

कुखुराको बर्ड फ्लु रोग

डा. नर बहादुर रजवार

यो रोगलाई “हाइली पेथोजनिक एभिएन इन्फ्लुएन्जा” पनि भन्ने गरिन्छ । विषाणुबाट लाग्ने यो संक्रमक रोग मुलतः कुखुरामा लाग्ने भएता पनि हाँस, टर्की तथा जङ्गली चराचुरुङ्गीमा समेत देखा पर्दछ । कहिले काहीं यो रोग घोडा र सुँगरमा पनि देखा परेका उदाहरणहरू छन् । रोगी कुखुराको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा समेत यो रोग सर्न सक्छ, तर मानिसमा हुने रोगको किसिम भिन्नै हुन्छ । चराचुरुङ्गीमा लाग्ने केही उपजातिका बर्ड फ्लुका विषाणुले मानिसमा गम्भीर स्थिति ल्याउन सक्छ । चराचुरुङ्गीमा यो रोगको पहिचान सर्वप्रथम सन् १८७८ भएको थियो भने मानिसमा सन् १९९७ मा पहिचान गरिएको थियो ।

रोग सर्ने तरिका

यो रोग रोगी कुखुरा र चराचुरुङ्गीको प्रत्यक्ष सम्पर्क, विषाणुबाट दुषित दानापानी र अन्य सरसामान तथा ढुवानीको साधनहरूको माध्यमबाट सर्दछ । विषाणुको विभिन्न प्रजातिहरू मध्ये H5N1, H3N2, H7N7 र H9N2 ले मात्र मानिसमा रोग लागेको पाइन्छ । मानिस तथा चराचुरुङ्गीमा H5N1 र H7N7 विषाणु ज्यादै संक्रमक पाइएको छ । रोगको विषाणु कुखुराको च्याल तथा सूलीमा कम्तिमा १० दिनसम्म जीवित रहन सक्छ । प्रदूषित भाँडा, दाना, सूली, माटो र फोहोर जुताको माध्यमबाट एउटा कुखुरा फार्मबाट अर्कोमा सर्ने गर्दछ । बसाई सरेर आउने चराहरूले पनि यो रोग सार्न सक्छन् । कुखुराको १ ग्राम सूलीमा

लाखौं कुखुराहरूलाई संक्रमण गर्न पुग्ने विषाणुहरू हुन्छन् ।

मानिसमा यो रोग संक्रमित जिउँदो वा मरेको चराको प्रत्यक्ष सम्पर्कबाट सर्दछ । विषाणुले संक्रमण गरेको १८ देखि ७२ घण्टासम्ममा लक्षण देखिन्छ । अप्रत्यक्ष रूपमा वातावरणीय श्रोत वा संक्रामक वस्तुहरू सूली, मासु र अण्डाहरूबाट पनि सर्न सक्छ ।

मानिसबाट मानिसमा सर्दैन वा विरलै सर्दछ । बर्ड फ्लूका विषाणुले निरत्तर रूपमा आफ्नो जैविक संरचना परिवर्तन गरिरहने हुँदा र यही प्रक्रिया मानिसको शरीरभित्र भई मानिसबाट मानिसमा सर्न सक्ने संभावनाका सम्बन्धमा अझै अनुसन्धान हुन बाँकी छ ।

रोगका लक्षणहरू

यो रोगको विषाणुले कुखुरामा मन्ददेखि अति गम्भीर लक्षणहरू देखिन्छन् । अकस्मात धेरै कुखुराहरू मर्ने, फुल पार्न बन्द हुने, टाउको सुन्निने, दाना नखाने, तिर्खाउने, सेतो छेने र पक्षघात हुने हुन्छ ।

साथै रोगी कुखुराको सिउर र लोती रक्तविहिन फिकका वा प्याजी रंगका देखिन्छन् । कुखुराको चुच्चोबाट बाक्लो भोल निस्किएको हुन्छ । यो रोगबाट मरेको कुखुरालाई परीक्षण गर्दा श्वास तथा भोजन नलीमा रक्तश्वाव भएको देखिन्छ ।

मानिसमा यो रोगले गर्दा कडा ज्वरो आउने, (१०५ डिग्री फरेनहाईटसम्म) रुधाखोकी लाग्ने र घाँटी दुख्ने हुन्छ । साथै, केहीमा फोक्सीमा गम्भीर असर पर्न गई निमोनिया रोग लाग्न सक्छ । निमोनिया लागी सकेपछि रोगीको मृत्यु हुन सक्छ ।

यो रोगबाट मुख्य प्रभावित समूहहरू

यो रोगबाट निम्नानुसारका समूहहरू बढी प्रभावित हुन सक्ने हुन्छ ।

- कुखुरा पालन कार्यमा काम गर्ने कामदारहरू
- रोग सम्बन्धी प्रयोगशालामा काम गर्ने व्यक्तिहरू
- कुखुरा तथा चराचुरुङ्गीको विक्रेताहरू
- कुखुराको मासुसंग प्रत्यक्ष लसपसमा रहेका मासु विक्रेता तथा वधशालाका अन्य व्यक्तिहरू
- ग्रामीण क्षेत्रमा पालिने कुखुरा/चल्ला संगसंगै बच्चाहरू पनि खेल्ने भएकाले यो रोग बच्चाहरूमा लाग्ने संभावना हुन्छ ।

रोगबाट बच्ने उपायहरू

यो रोग नेपालमा हालसम्म नरहेको प्रयोगशालाबाट प्रमाणित भएता पनि रोगबाट बच्न निम्नानुसारको केही उपायहरू अपनाउँदा मानिसमा समेत घातक हुने यो संक्रामक रोगबाट बच्न सकिने संभावना रहन्छ ।

- रोगको शंकास्पद अवस्थाका कुखुरा/चराचुरुङ्गीलाई निगरानीमा राख्नु पर्द्धे र शंका लागेको बेला तुरन्तै भेटेरीनरी निकायहरूमा खबर गर्नुपर्द्धे ।
- शंकास्पद कुखुरा/चराचुरुङ्गीको ओसारप्रसार गर्न दिनु हुँदैन ।
- रोगी वा शंकास्पद कुखुराको मासु तथा अण्डा छुँदा साबुनले राम्ररी हात धुने गर्नु पर्द्धे ।

- कुखुरापालन फार्महरु र ह्याचरीहरुमा उचित जैविक सुरक्षाका उपायहरु अनिवार्य रूपले अपनाउने ।
- कुखुराको मासु तथा अण्डा राम्ररी पकाएर खाने ।
- व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने ।

रोग भित्रिन नदिने सरकारी निकायबाट गरिएका प्रयासहरु

केही वर्ष यता यो रोग हाम्रा छिमेकी मित्राप्त्यहरु चीन, भारत र पाकिस्तानमा फैलिए गरेको र विगतका वर्षहरुमा यो रोग हङ्ककङ्ग र थाइल्याण्डमा देखा परी रोग नियन्त्रण गर्ने क्रममा लाखौं कुखुरा मार्ने काम भएको थियो । यिनै तथ्यहरुलाई मध्यनजर राखी नेपाल सरकारले आफ्ना सम्बन्धित मन्त्रालय, विभाग र अन्य निकायहरु मार्फत निम्नानुसारका प्रयासहरु गरिरहेको छ ।

- महामारीलाई भित्रिन नदिन संकटकालीन कार्य योजना तयार गरी कार्यान्वयन गरिएको छ ।
- विदेशबाट कुखुरा, चराचुरुङ्गी, प्रशोधित वा अप्रशोधित मासु तथा अन्य चराजन्य पदार्थहरुको आयतमा अनिवार्य प्रतिबन्ध लगाइएको छ ।
- पशु सेवा विभागले देशका पशु क्वारेन्टाइन कार्यालय र चेक पोष्टहरुलाई उच्च सतर्कताको अवस्थामा राखेको छ ।
- रोगको सर्भिलेन्स तथा अनुगमन कार्यलाई प्राथमिकता दिई चरा तथा चराजन्य पदार्थहरुको संभावित चोरी पैठारी र अवैध आयातलाई पूर्ण रोक लगाउन क्वारेन्टीन प्रणालीलाई सुदृढ गरिएको छ ।

- रोग निदानको लागि केन्द्रीय पशुरोग निदान प्रयोगशाला, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला र क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालामा विश्वसनीय रोग निदानको व्यवस्था मिलाइएको छ ।

रोगको तत्काल जानकारीको लागि देशका सबै जिल्लाहरुबाट सुचारु सूचना सम्प्रेषणको लागि सूचना संजाललाई अझै प्रभावकारी बनाइएको छ ।

(डा. रजवार पशु सेवा तालिम तथा प्रसार निर्देशनालयको कार्यक्रम निर्देशक हुनुहुन्छ)

प्रकाशन क्रम: ४-०६२/०६३

फोल्डर क्रम: २

प्रकाशित प्रति: ६०००

प्रकाशक तथा मुद्रण:

कृषि सूचना तथा संचार केन्द्र,

हरिहरभवन, ललितपुर

फोन: ५५२५६९७, ५५२२२४८

फ्याक्स: ५५२२२५८

Email: agroinfo@wlink.com.np

www.aicc.gov.np

कुखुराको बर्ड फ्लु रोग



कृषि सूचना तथा संचार केन्द्र